

اللَّهُ الَّذِي سَخَّرَ لَكُمُ الْبَحْرَ لَتَجْرِيَ الْفُلُكُ فِيهِ  
بِأَمْرِهِ وَ لَتَبْتَغُوا مِنْ فَضْلِهِ وَ لَعَلَّكُمْ تَشْكُرُونَ (12) وَ  
سَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَ مَّا فِي الْأَرْضِ  
جَمِيعاً مِنْهُ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ  
(13) قُلْ لِلَّذِينَ آمَنُوا يَغْفِرُوا لِلَّذِينَ لَا يَرْجُونَ أَيَّامَ  
اللَّهِ لِيَجْزِيَ قَوْماً بِمَا كَانُوا يَكْسِبُونَ (14) مَنْ عَمِلَ  
صَالِحاً فَلِنَفْسِهِ وَ مَنْ أَسَاءَ فَعَلَيْهَا ثُمَّ إِلَىٰ رَبِّكُمْ  
تُرْجَعُونَ (15) وَ لَقَدْ آتَيْنَا بَنِي إِسْرَائِيلَ الْكِتَابَ وَ  
الْحُكْمَ وَ النُّبُوَّةَ وَ رَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ وَ  
فَضَّلْنَاهُمْ عَلَى الْعَالَمِينَ (16) وَ آتَيْنَاهُمْ بَيِّنَاتٍ مِنْ  
الْأَمْرِ فَمَا اخْتَلَفُوا إِلَّا مِنْ بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْياً  
بَيْنَهُمْ إِنَّ رَبَّكَ يَقْضِي بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا

فِيهِ يَخْتَلِفُونَ (17) ثُمَّ جَعَلْنَاكَ عَلَىٰ شَرِيعَةٍ مِّنَ  
 الْأَمْرِ فَاتَّبِعْهَا وَلَا تَتَّبِعْ أَهْوَاءَ الَّذِينَ لَا يَعْلَمُونَ  
 (18) إِنَّهُمْ لَن يَغْنُوا عَنْكَ مِنَ اللَّهِ شَيْئًا وَإِنَّ  
 الظَّالِمِينَ بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ وَاللَّهُ وَلِيُّ الْمُتَّقِينَ  
 (19) هَذَا بَصَائِرُ لِلنَّاسِ وَهُدًى وَرَحْمَةٌ لِّقَوْمٍ  
 يُوقِنُونَ (20) أَمْ حَسِبَ الَّذِينَ اجْتَرَحُوا السَّيِّئَاتِ  
 أَنْ نَجْعَلَهُمْ كَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ  
 سَوَاءً مَحْيَاهُمْ وَمَمَاتُهُمْ سَاءَ مَا يَحْكُمُونَ (21)

It is Allah who has subjected the sea to you, that ships may sail through it by His command, that ye may seek of His bounty, and that ye may be grateful. And He has subjected to you, as from Him, all that is in the heavens and on earth: behold, in that are signs indeed for those who reflect. Tell those who believe, to forgive those who do not look forward to the days of Allah: It is for Him to recompense (for good or ill) each people according to what they have earned. If any one does a righteous deed, it is to his own benefit; if he does evil, it works against (his own soul).

~~~~~

In the end will ye (all) be brought back to your Lord. We did aforetime grant to the children of Israel the book, the power of command, and prophethood; We gave them, for sustenance, things good and pure; and We favoured them above the nations. And We granted them clear signs in affairs (of religion): it was only after knowledge had been granted to them that they fell into schisms, through insolent envy among themselves. Verily thy Lord will judge between them on the day of judgment as to those matters in which they set up differences. Then We put thee on the (right) way of religion: so follow thou that (way), and follow not the desires of those who know not. They will be of no use to thee in the sight of Allah: it is only wrong-doers (that stand as) protectors, one to another: but Allah is the protector of the righteous. These are clear evidences to men and a guidance and mercy to those of assured faith. What! Do those who do evil ways think that We shall hold them equal with those who believe and do righteous deeds,- that equal will be their life and their death? Ill is the judgment that they make.

وہ اللہ ہی تو ہے جس نے تمہارے لیے سمندر کو مسخر کیا تاکہ اس کے حکم سے کشتیاں اُس میں چلیں اور تم اس کا فضل تلاش کرو اور شکر گزار ہو۔ اس نے زمین اور آسمانوں کی ساری ہی چیزوں کو تمہارے لیے مسخر کر دیا، سب کچھ اپنے پاس سے۔ اس میں بڑی نشانیاں ہیں اُن لوگوں کے لیے جو غور و فکر کرنے والے ہیں۔ اے نبیؐ، ایمان لانے والوں سے کہہ دو کہ جو لوگ اللہ کی طرف سے برے دن آنے کا کوئی اندیشہ نہیں رکھتے، اُن کی حرکتوں پر درگزر سے کام لیں تاکہ اللہ خود

ایک گروہ کو اس کی کمائی کا بدلہ دے۔ جو کوئی نیک عمل کرے گا اپنے ہی لیے  
 کرے گا، اور جو برائی کرے گا وہ آپ ہی اس کا خمیازہ بھگتے گا۔ پھر جانا تو سب کو  
 اپنے رب ہی کی طرف ہے۔ اس سے پہلے بنی اسرائیل کو ہم نے کتاب اور حکم اور  
 نبوت عطا کی تھی۔ اُن کو ہم نے عمدہ سامان زیست سے نوازا، دنیا بھر کے لوگوں  
 پر انہیں فضیلت عطا کی، اور دین کے معاملہ میں انہیں واضح ہدایات دے دیں۔  
 پھر جو اختلاف اُن کے درمیان رونما ہوا وہ (ناواقفیت کی وجہ سے نہیں بلکہ) علم آ  
 جانے کے بعد ہوا اور اس بنا پر ہوا کہ وہ آپس میں ایک دوسرے پر زیادتی کرنا  
 چاہتے تھے۔ اللہ قیامت کے روز اُن معاملات کا فیصلہ فرما دے گا جن میں وہ  
 اختلاف کرتے رہے ہیں۔ اس کے بعد اب اے نبی، ہم نے تم کو دین کے معاملہ  
 میں ایک صاف شاہراہ (شریعت) پر قائم کیا ہے۔ لہذا تم اسی پر چلو اور اُن لوگوں  
 کی خواہشات کا اتباع نہ کرو جو علم نہیں رکھتے۔ اللہ کے مقابلے میں وہ تمہارے  
 کچھ بھی کام نہیں آ سکتے۔ ظالم لوگ ایک دوسرے کے ساتھی ہیں، اور متقیوں کا  
 ساتھی اللہ ہے۔ یہ بصیرت کی روشنیاں ہیں سب لوگوں کے لیے اور ہدایت اور  
 رحمت اُن لوگوں کے لیے جو یقین لائیں۔ کیا وہ لوگ جنہوں نے برائیوں کا

ارتکاب کیا ہے یہ سمجھے بیٹھے ہیں کہ ہم انہیں اور ایمان لانے والوں اور نیک عمل کرنے والوں کو ایک جیسا کر دیں گے کہ ان کا جینا اور مرنا یکساں ہو جائے؟ بہت بُرے حکم ہیں جو یہ لوگ لگاتے ہیں۔

وہ اللہ ہی تو ہے جس نے تمہارے لیے سمندر کو مسخّر کیا تاکہ اس کے حکم سے کشتیاں اس میں چلیں اور تم اس کا فائدہ تلاش کرو اور شکر گزار رہو | اس نے زمین اور آسمانوں کی ساری ہی چیزیں کو تمہارے لیے مسخّر کر دیا، سب کچھ اپنے پاس سے— اس میں بڑی نشانیاں ہیں ان لوگوں کے لیے جو گمراہ و فیکر کرنے والے ہیں | اے نبی، ایمان لانے والوں سے کہ دو کہ جو لوگ اللہ کی طرف سے بُرے دن آنے کا کوئی اندیشہ نہیں رکھتے، ان کی حرکتوں پر درگزر سے کام لیں تاکہ اللہ خود ایک گروہ کو اس کی کمائی کا بدلہ دے | جو کوئی نیک عمل کرے گا اپنے ہی لیے کرے گا اور جو بُرائی کرے گا وہ آپ ہی اس کا خمیازا بھگتے گا | پھر جانا تو سب کو اپنے رب ہی کی طرف ہے | اس سے پہلے بنی-اسرائیل کو ہم نے کتاب اور حکم اور نبوت اتا کی تھی | ان کو ہم نے اُمتِ سامانہ-جست سے نوازا، دنیا भर کے لوگوں پر انہیں فزلیات اتا کی، اور دین کے معاملے میں انہیں واضح ہدایت دے دی | پھر جو سختیلاقی ان کے درمیان رونما ہوا وہ (ناواقفیت کی وجہ سے نہیں بلکہ) اِلم آ جانے کے بعد ہوا اور اس بنا پر ہوا کہ وہ آپس میں ایک-دوسرے پر زیادتی کرنا چاہتے تھے | اللہ کیامت کے روز ان معاملات کا فیصلہ فرما دے گا جن میں وہ سختیلاقی کرتے رہے ہیں | اس کے بعد اب اے نبی، ہم نے تم کو دین کے معاملے میں ایک صاف شاہراہ (شریعت) پر قائم کیا ہے | لہذا تم اِسی پر چلو اور ان لوگوں کی خواہشات کا اِتباع نہ کرو جو اِلم نہیں رکھتے | اللہ کے مقابلے میں وہ تمہارے کچھ بھی کام نہیں آ سکتے | ظالم لوگ ایک-دوسرے کے ساتھی ہیں | اور مکتبیاں

~~~~~

का साथी अल्लाह है | ये बसीरत की रौशनियाँ हैं सब लोगों के लिए और हिदायत और रहमत उन लोगों के लिए जो यक्रीन लाएँ। क्या वे लोग जिन्होंने बुराइयों का इरतिकाब किया है यह समझे बैठे हैं कि हम उन्हें और ईमान लानेवालों को और नेक अमल करनेवालों को एक जैसा कर देंगे कि उनका जीना और मरना एकसाँ हो जाए? बहुत बुरे हुक्म हैं जो ये लोग लगाते हैं |

~~~~~